

श्री
राजस्व न्यायाधिकरण काठमाडौं, मुकाम पुल्चोक ललितपुर
इजलास
माननीय अध्यक्ष श्री टेकप्रसाद दुङ्गाना
लेखा सदस्य श्री पुष्प प्रसाद गुरागाईं
फैसला
२०७९।०८० सालको निर्णय नं. १७५
पुनरावेदन नं. : ०७६-RB-०१४६
दर्ता मिति : २०७६।१०।१७
मुद्दा :- भन्सार धरौटी रकम फिर्ता (M१०६९५५)।

काठमाडौं जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं २३ झोछे स्थित साबिक
नेपाल हस्पिटालिटी ग्रुप प्रा.लि. हाल नेपाल हस्पिटालिटी एण्ड होटल प्रा.लि.
अधिकारप्राप्त संचालक समितिका अध्यक्ष ऐ. ऐ. बस्ने वर्ष ४९ को सुमित कुमार
अग्रवाल.....१ } पुनरावेदक

विरुद्ध

बीरगंज भन्सार कार्यालय, बीरगंज, पर्सा.....१ } प्रत्यर्थी

शुरु निर्णय गर्ने कार्यालय र अधिकारी

शुरु निर्णय गर्ने कार्यालय :- बीरगंज भन्सार कार्यालय पर्सा, बीरगंज

शुरु निर्णय गर्ने अधिकारी :- बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सेवन्तक
पोखरेल

शुरु कार्यालयको निर्णय मिति :- २०७५/०३/२२

उपस्थित कानून व्यवसायीहरू

पुनरावेदकका तर्फबाट विद्वान अधिवक्ताहरू :- श्री कुमार सिलवाल,

:- श्री राजिव सिन्हा

प्रत्यर्थीका तर्फबाट : विद्वान सहायक न्यायाधिवक्ता श्री विकास बन्जारा

अवलम्बित नजीर: *

बीरगंज भन्सार कार्यालय, बीरगंज, पर्साबाट भएको मिति २०७५।०३।२२ को निर्णय उपर भन्सार ऐन, २०६४ को दफा ६२ तथा राजश्व न्यायधिकरण ऐन, २०३१ को दफा ६(१) बमोजिम न्यायाधिकरणको क्षेत्राधिकार अन्तर्गत पुनरावेदन पत्र दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं न्यायाधिकरणको ठहर यस प्रकार रहेको छ ।

तथ्य खण्ड

१. NEPAL HOSPITALITY GROUP PVT LTD (600376974) काठमाण्डौले SINGAPORE को GRUNDFOS (SINGAPORE) PTE LTD बाट झिकाइएको इन्भवाइस नं ९४६००६७२७४ को तारिख २६।०५।२०१५मा उल्लेखित मालवस्तु निर्माणाधिन होटल संचालन गर्नको लागि आवश्यक पर्ने सामानहरू भनी भन्सार महसुल दरवन्दीको उपशिर्षक नम्बर ८४१३.७०.०० र ७३०९.००.०० अन्तर्गत धरौटीमा जाँचपास गरी लैजान बीरगंज भन्सार कार्यालयमा प्र.द.न. M७८५ मिति २०७२।१०।०५ को प्रज्ञापन पत्र पेश गरी सो सामानहरू धरौटीमा जाँचपास गरी लगेको ।
२. हस्पिटालिटी ग्रुप प्रा.लि. हाल नेपाल हस्पिटालिटी एण्ड होटल प्रा.लि.ले निर्माणाधिन तारे होटलका लागि आवश्यक पर्ने मालसामान भन्सार सुविधामा बिदेशबाट आयात गर्ने प्रयोजनको लागि मिति २०७१।०६।२६ मा स्वीकृत योजना अनुसार उक्त प्रा.लि. ले हाल आयात गर्न लागेको संलग्न प्रोफर्मा इन्भाइस बमोजिमको निम्नलिखित सामानहरू आर्थिक विधेयक ,२०७२ बमोजिम भन्सार सुविधा उपलब्ध गराई दिन यस विभागको मिति २०७२।०४।२१ को निर्णयानुसार सिफारिश गरिएको भन्ने व्यहोराको संस्कृति,पर्यटन तथा नागरिक उडडयन मन्त्रालय पर्यटन विभागको बीरगंज भन्सार कार्यालय,बीरगंजलाई लेखिएको च.न.१९५,मिति २०७२।०४।२१ को पत्रको प्रतिलिपी मिसिल सामेल रहेको ।
३. हस्पिटालिटी ग्रुप प्रा.लि. हाल नेपाल हस्पिटालिटी एण्ड होटल प्रा.लि.ले निर्माणाधिन तारे होटलका लागि आवश्यक पर्ने मालसामान भन्सार सुविधामा बिदेशबाट आयात गर्न लागेको संलग्न इन्भाइस बमोजिम का सामानहरू आर्थिक ऐन २०७१ को अनुसूची १ को दफा १५(३) छ बमोजिम भन्सार सुविधा उपलब्ध गराई दिनु हुन यस विभागको मिति २०७२।०३।०८ को निर्णयानुसार प.स. ०७१।०७२ चं न. ४१६५ मिति २०७२।०३।२३ को पत्रबाट अनुरोध गरिएकोमा सम्बन्धित होटलको माग बमोजिम निम्नासारका मालसामान हरू आर्थिक विधेयक २०७२ बमोजिम नियमानुसार भन्सार सुविधा उपलब्ध गराई दिनुहुन यस विभागको मिति २०७२।०४।२९ को निर्णयानुसार पुनः सिफारिश गरिएको भन्ने व्यहोराको संस्कृति,पर्यटन तथा नागरिक

उड्डयन मन्त्रालय पर्यटन बिभाग को बीरगंज भन्सार कार्यालय पर्सा, बीरगंजलाई लेखिएको च.न. २९९, मिति २०७२।०४।२९ को पत्र।

४. नेपाल हस्पिटालिटी एण्ड होटल प्रा.लि. ले Nepal Investment Bank मार्फत D.T No: 001ADVIM15-0340, Dated 30/06/2015, BL No: XFAY1507142 DT 28/07/2015 तथा Inv/No.NHG20150529 Dated 28/07/2015 Amt USD 27,207.11 को पैठारी गरी ल्याएको सामान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन बिभाग (होटल तथा होमस्टे शाखा) को पसं ०७२/०७३, च.नं १९५ मिति २०७२।०४।२९ को पत्रानुसार छुट सुविधा लिन द्विविधा पर्न गएकोले विभागबाट निर्णय हुने गरी हाललाई धरौटीमा सामान जाचपाँस गरी पाँउ भनी बीरगंज भन्सार कार्यालय, बीरगंजलाई मिति २०७२।०५।१३ लेखिएको पत्र।
५. पैठारीकर्ताले प्र.द.न. M ७८५ मिति २०७२।१०।०५ को प्रज्ञापन पत्रमा उल्लिखित मालवस्तु धरौटीमा जाँचपास गरी लगेको पछि सो मालवस्तु यो यस किसिमले सुविधा पाउनु पर्ने हो भनि आवश्यक प्रकृया पुर्याई आधार र प्रमाण पेश गर्नु पर्नेमा सो कार्य नगरी केवल तारे स्तरको होटल संचालन सुविधा अनुसार छुट दिइ सदर स्याहा गरी हिसाव मिलान गरी बाँकी रकम फिर्ता पाउँ भनि मिति २०७५/०२/०८ मा निवेदन दिइएको सुविधा पाउँको लागी कुनै आधार प्रमाण पेश गरेको नदेखिएको र पैठारीकर्ताले यस कार्यालयको प्र.द.नं. M ७८५ मिति २०७२।१०।०५ को प्रज्ञापन पत्रबाट विभिन्न किसिमको १३ थान HYDRO PNEUMATIC SYS PUMP र १ थान EXPANSION TANK मा नियमानुसार लाग्ने महसुल धरौटी राखी भन्सार महसुल दरबन्दीको उपशीर्षक नम्बर ८४१३.७०.०० र ७३०९.००.०० बाट पैठारी गरी लगेको मालवस्तुमा आर्थिक ऐनले तोकेको मालवस्तु अन्तर्गत नपर्ने भई सो आर्थिक ऐनले दिएको सुविधा दिन मिल्ने नदेखिएकोले प्र.द.न. M ७८५ मिति २०७२।१०।०५ मा धरौटी राखी पैठारी गरी लगेको रकम राजश्व खातामा आम्दानी बाँधी सदर स्याहा गर्ने गरी मिति २०७५।०३।०८ को बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सेवन्तक पोखरेल गरेको निर्णय।
६. पछि फिर्ताको कारवाही गर्नु पर्ने अवस्था आएमा नियमानुसार उक्त कारवाही अघि बढाउने गरी संलग्न लिष्टमा उल्लिखित पुनरावेदक पैठारीकर्ताको प्र.द.न.७८५ समेतको रकम सदर स्याहा हुन टिप्पणी पेश भई मिति २०७५।०३।२२ मा प्रमुख भन्सार अधिकृतबाट भएको निर्णय।
७. यस कम्पनीले पैठारी गरेका सामानहरु आर्थिक ऐन, २०७२ को भन्सार दरबन्दी शिर्षकको अनुसूची १ को दफा १५ को उपदफा (३)(छ) को उपखण्ड (अ) मा तोकिएको सामानमा बिबाद छैन। कानून बमोजिम हामीले आयात गरेको सामानमा ५ प्रतिशत मात्र भन्सार महसुल लाग्ने भनिएकोमा तत्कालको लागि अन्यौल सिर्जना भै

सो भन्दा बढि रकम धरौटी राखी सामान छुटाएको हुँदा दाखिला गरेको मु.अ.कर समेतको जम्मा धरौटी रकम रु. २८,७७,४६४ मध्ये आर्थिक ऐनले दिएको छुट बमोजिम ५ प्रतिशतले हुने भन्सार महशुल कटाई बाँकी धरौटी रकम रु. १५,५९,०२४।२४ पटक पटक फिर्ता माग्न जाँदा सो धरौटी रकम सम्बन्धमा मिति २०७५।०३।२२ को निर्णयले सदर स्याहा गरिएको भनी प.स.२०७६।०७७ च.नं. १७५१ मिति २०७६।०९।०४ को पत्र प्राप्त गरी जानकारी पायौं। धरौटी सदर स्याहा गर्ने बीरगंज भन्सार कार्यालयबाट भएको मिति २०७५।०३।२२ को निर्णय हाल सम्म पनि हामीलाई जानकारी नगराई हाम्रो प्राकृतिक न्यायको सिद्धान्त बमोजिम सुनुवाईको मौका दिनुपर्ने भन्ने हकबाट वञ्चित हुनु पुगेका छौं। विधायिकाले होटल व्यवसायमा लगानी आकर्षित गर्ने उद्देश्यले होटल व्यवसायीलाई दिएको सुविधाको विपरित आत्मनिष्ठ, गैर कानूनी निर्णय भएको हुँदा बदर गरी पाउँ भनि सम्मानीत राजस्व न्यायाधिकरणमा यस प्रा.लि.ले दिएको निवेदन उपर मिति २०७४/१०/२५ गते भन्सार विभाग र बीरगंज भन्सार कार्यालयको नाउमा धरौटी रकम सदर स्याहा नगर्नु, नगराउनु भनि आदेश जारी भएको छ। आर्थिक ऐनले दिएको छुट बमोजिम ५ प्रतिशतले हुने भन्सार महशुल कटाई बाँकी धरौटी फिर्ता दिन लगाउनको लागि आवश्यक काम कारवाही गर्न गराउन बीरगंज भन्सार कार्यालय, पर्सा बीरगञ्जलाई आदेश गरी न्याय इन्साफ पाउँ भन्ने व्यहोराको पैठारीकर्ताको तर्फबाट यस न्यायाधिकरणमा मिति २०७६।१०।१७ दर्ता हुन आएको पुनरावेदन पत्र।

८. यसमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) बमोजिम सुनुवाईको लागि विशेष सरकारी वकीलको कार्यालयलाई पेशीको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने यस न्यायाधिकरणको मिति २०७९।०३।३१ को आदेश।
९. पुनरावेदक पैठारीकर्ताले बदर गरी पाउँ भनी पुनरावेदन पत्रको प्रकरण नं.११ मा उल्लेख गरेको मिति २०७५।०३।२२ को निर्णय बीरगञ्ज भन्सार कार्यालयबाट फायलमा रहेको नदेखिँदा उक्त निर्णय ७ दिन भित्र पठाई दिनु भनी बीरगञ्ज भन्सारले पुनरावेदकलाई लेखेको मिति २०७५।०९।०४ च.न. १७५१ को पत्रको प्रतिलिपी समेत साथै राखी पत्राचार गरी मुद्दा पुरानो हुँदा अविलम्ब आदेश कार्यान्वयन गरी पेश गर्नु भन्ने यस न्यायाधिकरणको मिति २०७९।०५।२३ को आदेश।

ठहर खण्ड

१०. नियम बमोजिम पेशी सूचीमा चढी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न पुनरावेदन पत्र, शुरु बीरगंज भन्सार कार्यालयबाट प्राप्त मिसिल समेत अध्ययन गरी पुनरावेदकका तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ताहरु श्री कुमार सिलवाल र श्री राजीव सिन्हाले पुनरावेदक करदाताले पैठारी गरेको सामानहरु आर्थिक ऐन, २०७२ को भन्सार दरबन्दी शिर्षकको अनुसूची १ को

दफा १५ को उपदफा (३)(छ) को उपखण्ड (अ) मा तोकिएको सामानमा बिबाद छैन कानून बमोजिम हामीले आयात गरेको सामानमा ५ प्रतिशत मात्र भन्सार महसुल लाग्ने भनिएकोमा तत्कालको लागि अन्याूल सिर्जना भै सो भन्दा बढी रकम धरौटी राखी सामान छुटाएको हुँदा दाखिला गरेको बढी रकम फिर्ता माग्न जाँदा सो धरौटी रकम मिति २०७५।०३।२२ को निर्णयबाट सदर स्याहा गरिएको भन्ने जानकारी प्राप्त भएकोले उक्त सदर स्याहा गर्ने गरी भएको निर्णय कानूनसम्मत नभएको हुँदा र मिति २०७४/१०/२५ गते यसै राजस्व न्यायाधिकरणबाट बीरगंज भन्सार कार्यालयको नाउमा धरौटी रकम सदर स्याहा नगर्नु, नगराउनु भनी जारी भएको आदेश समेत कार्यान्वयन नभएकोले न्यायाधिकरणको आदेश विपरित भएको सो निर्णय समेत बदर गरी पाउँ भनी गर्नु भएको बहस समेत सुनियो।

११. प्रत्यर्थी कार्यालयहरुका तर्फबाट उपस्थित हुनुभएका विशेष सरकारी वकिल कार्यालय, काठमाडौँका विद्वान सहायक न्यायाधिवक्ता श्री विकास बन्जाराले पैठारीकर्ताले आयात गरेको मालवस्तुको जाँचपासमा दुविधा उत्पन्न भई प्र.द.न.म.७८५ मिति २०७२।१०।०५ को प्रज्ञापन पत्रमा उल्लिखित मालवस्तु धरौटीमा जाँचपासमा गरी लगेको पछि सो मालवस्तु यो यस किसिमले सुविधा पाउनु पर्ने हो भनि आवश्यक प्रकृया पुर्याई आधार र प्रमाण पेश गर्नु पर्नेमा सो कार्य नगरी केवल तारे स्तरको होटल संचालन सुविधा अनुसार छुट दिई सदरस्याहा गरी हिसाव मिलान गरी बाँकी रकम फिर्ता पाउँ भनि मिति २०७५/०२/०८ मा निवेदन दिई सुविधा पाउनको लागि कुनै आधार प्रमाण पेश गरेको देखिदैन। बीरगंज भन्सार कार्यालयबाट मिति २०७५।०३।२२ मा धरौटी रकम सदर स्याहा गर्दा पछि फिर्ताको कारवाही गर्नुपर्ने अवस्था आएमा नियमानुसार कारवाही अघि बढाउने शर्तमा सदर स्याहा गरेको देखिँदा बिभागको निर्णय बमोजिम छुट सुविधा पाउने भएमा पैठारीकर्ताले धरौटी रकम फिर्ता पाउने नै देखिँदा माग बमोजिम निर्णय बदर गर्नु पर्ने अवस्था छैन भनी प्रस्तुत गर्नु भएको बहस समेत सुनियो।
१२. पुनरावेदक पैठारीकर्ताका तर्फबाट लिईएका पुनरावेदन जिकिरहरु, दुवै पक्षबाट प्रस्तुत बहसका बुँदाहरु र मिसिल संलग्न कागज एवं प्रमाणहरुको अध्ययन गरी हेर्दा पैठारीकर्ताले पैठारी गरेका मालवस्तुको हकमा भन्सार जाँचपास गर्दा पैठारीकर्ताले राखेको धरौटी रकम सदर स्याहा हुने गरी भएको निर्णय मिलेको छ, छैन? पुनरावेदकको माग बमोजिम हुनुपर्ने हो, होइन? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो।
१३. निर्णय तर्फ विचार गर्दा, पुनरावेदक पैठारीकर्ता नेपाल हस्पिटालिटी एण्ड होटल प्रा.लि.ले का.म.न.पा. २९ ठमेल काठमाण्डौँमा निर्माणाधिन तारे स्तरको होटलको लागी आवश्यक पर्ने मालसामान प्र.द.नं. ७८५ समेत मार्फत विदेशबाट आयात गरेकोमा ती मालसामानको आर्थिक विधेयक २०७२ बमोजिम भन्सार सुविधा पाउनको

लागि पर्यटन विभागको मिति २०७२।०४।२९ च.नं. २९९ समेतको सिफारिस सहित अनुरोध गरेकोमा भन्सार महसुल छुट दिने सम्बन्धमा द्विविधा भई मिति २०७२।१०।०५ मा M ७८५ को प्रज्ञापनपत्रमा उल्लेखित सामानहरु वीरगञ्ज भन्सार कार्यालयले धरौटीमा जाँचपास गरेको तथ्यमा विवाद देखिएन ।

१४. पैठारीकर्ताले माग गरेको भन्सार छुट सुविधा पाउने वा नपाउने सम्बन्धमा भन्सार विभागबाट ठहरे बमोजिम हुने गरी धरौटीमा जाँचपास गरिएको मालवस्तु वापत राखिएको धरौटी रकमको सम्बन्धमा पुनरावेदक पैठारीकर्ताले पटक-पटक विभागको निर्णय बमोजिम हिसाब मिलान गरी धरौटी फिर्ता पाँउ भनी वीरगञ्ज भन्सार कार्यालयमा निवेदन दिएको भए पनि निवेदकको माग बमोजिम कुनै कारवाही भएको मिसिलबाट देखिदैन। भन्सार महसुल वा छुट सम्बन्धी निर्णय गर्ने विपक्षी कार्यालय र द्विविधा परेको विषयमा निकास दिने भन्सार विभागबाट निवेदकले पैठारी गरेका मालवस्तुको महसुल छुट सुविधाको सम्बन्धमा समयमा कुनै निर्णय नदिएको र धरौटी रकम फिर्ता पनि नदिएपछि पुनरावेदक पैठारीकर्ता पहिले पनि यस न्यायाधिकरणको शरणमा आएको देखिन्छ ।

१५. यिनै पुनरावेदक पैठारीकर्ताले भन्सार विभाग समेतलाई विपक्षी बनाई यस न्यायाधिकरणमा दर्ता गरेको धरौटी रकम फिर्ता मुद्दामा यस न्यायाधिकरणबाट मिति २०७४/१०/२५, नि.न.१४३७ को निर्णय आदेशमा ६ प्रज्ञापन पत्र नं ७८५ मार्फत वीरगञ्ज भन्सार कार्यालयबाट पुनरावेदक कम्पनीले आयात गरेका मालवस्तुमा भन्सार सुविधा पाउने वा नपाउनेमा द्विविधा भई तत्कालका लागि धरौटीमा जाँचपास भएकोमा सो बमोजिम भन्सार सुविधा पाउने वा नपाउने कुराको अन्तिम निरूपण भई नसकी निवेदकले राखेको धरौट सदर स्याहा भएमा पछि अन्तिम निरूपण हुँदाको बखत भन्सार सुविधा पाएमा पनि सदर स्याहा भएको रकम फिर्ता लिन निवेदकलाई गम्भिर असुविधा पुग्न जाने देखिँदा भन्सार सुविधा पाउने वा नपाउने विषयमा अन्तिम निरूपण नभएसम्म निवेदकले राखेको धरौट रकम सदरस्याहा नगरी यथास्थितिमा राख्नु/राख्न लगाउनु भनी भन्सार विभाग र वीरगञ्ज भन्सार कार्यालयलाई लेखी पठाउनु।” भन्ने आदेश भएको मिसिल संलग्न आदेशबाट देखियो। उक्त आदेश कार्यान्वयनको लागि यस न्यायाधिकरणको मिति २०७४।१२।१५ च.न. ५५५ को पत्रबाट भन्सार विभाग र वीरगञ्ज भन्सार कार्यालयलाई लेखि पठाएको समेत देखिन आयो ।

१६. यसरी मिति २०७२।१०।०५ मा नै धरौटीमा जाँचपास गरिएका मालवस्तुको पैठारीकर्ताले माग गरे बमोजिमको भन्सार छुट सुविधा पाउने नपाउने सम्बन्धमा ७ वर्षको लामो अवधि व्यतित हुँदा सम्म पनि निर्णय गरी पैठारीकर्तालाई जानकारी दिएको एकातर्फ देखिँदैन् भने अर्कोतर्फ यस न्यायाधिकरणको मिति २०७४।१०।२५ को आदेशबाट प्रज्ञापन पत्र नं. M७८५ मार्फत आयात गरेका मालवस्तुहरुमा भन्सार

सुविधा पाउने वा नपाउने विषयमा अन्तिम निरूपण नभएसम्म निवेदकले राखेको धरौटी सदर स्याहा नगरी यथास्थितिमा राख्नु भनी भएको आदेशको ठाडो प्रतिकुल हुने गरी विपक्षी बीरगंज भन्सार कार्यालयले मिति २०७५।०३।२२ मा निर्णय गरी प्र.द.नं. M७८५ को धरौटी समेत सदर स्याहा गरेको देखियो । विपक्षी भन्सार कार्यालयको उक्त निर्णय यस न्यायाधिकरणबाट भएको मिति २०७४।१०।२५ को आदेश प्रतिकुल देखिँदा कायम रहन सक्ने देखिएन ।

१७. तसर्थ माथी उल्लिखित आधार कारणबाट प्रज्ञापन पत्र नं. M७८५ मार्फत पुनरावेदक कम्पनीले आयात गरेका मालबस्तुहरुमा भन्सार सुविधा पाउने वा नपाउनेमा द्विविधा भई तत्कालका लागि धरौटीमा जाँचपास भएकोमा भन्सार सुविधा पाउने वा नपाउने विषयमा अन्तिम निरूपण नभएसम्म निवेदकले राखेको धरौट रकम सदर स्याहा नगरी यथास्थितिमा राख्नु, राख्न लगाउनु भनी यस न्यायाधिकरणबाट मिति २०७४।१०।२५ मा भएको आदेश प्रतिकुल बीरगंज भन्सार कार्यालयबाट मिति २०७५।३।२२ मा उक्त प्रज्ञापन पत्र नं. M७८५ सँग सम्बन्धित धरौटी समेत सदर स्याहार गर्ने गरी भएको निर्णय सो हदसम्म त्रुटिपूर्ण हुँदा बदर गरिदिएको छ। अब पुनरावेदक कम्पनीले आयात गरी धरौटीमा जाँचपास गरेका मालबस्तुको हकमा भन्सार सुविधा पाउने वा नपाउने सम्बन्धमा भन्सार विभागबाट निर्णय भएको भए निर्णय मगाई निर्णय नभएको भए यो फैसला प्राप्त भएको मितिले ३५ दिनभित्र निर्णय गरी निर्णय उपलब्ध गराई दिनु भनी भन्सार विभागमा पत्राचार गरी विभागबाट हुने निर्णयको आधारमा धरौटी रकम फिर्ता दिने वा सदर स्याहा के गर्नुपर्ने हो सोही कारवाही गरी पुनरावेदक कम्पनीलाई सोको जानकारी दिनु भनी बीरगंज भन्सार कार्यालयको नाममा आदेश जारी हुने ठहर्छ। अरुमा तपसिल बमोजिम गर्नु।

तपसिल खण्ड

१. माथि ठहर खण्डमा लेखिए बमोजिम बीरगंज भन्सार कार्यालयबाट मिति २०७५।०३।२२ मा प्रज्ञापन पत्र नं M ७८५ सँग सम्बन्धी धरौटी समेत सदर स्याहा गर्ने गरी भएको बदर भई धरौटीमा जाँचपास गरेका मालबस्तुको हकमा भन्सार सुविधा पाउने वा नपाउने सम्बन्धमा भन्सार विभागमा पत्राचार गरी विभागबाट हुने निर्णयको आधारमा धरौटी रकम फिर्ता दिने वा सदर स्याहा के गर्ने हो सोही कारवाही गरी पुनरावेदक कम्पनीलाई सोको जानकारी दिनु भनी बीरगंज भन्सार कार्यालयको नाममा आदेश जारी हुने ठहरेकोले सोही बमोजिम गर्नु भनी बीरगंज भन्सार कार्यालयमा लेखी पठाउनु।
२. प्रस्तुत मुद्दा फैसला भएको जानकारी विशेष सरकारी वकिल कार्यालय काठमाडौँलाई दिनु।
३. फैसलाको नक्कल माग गर्ने सरोकारवालाबाट लाग्ने दस्तुर लिइ नक्कल दिनु।

४. प्रस्तुत फैसलाको विद्युतिय प्रति अपलोड गरी फैसलाको पीठमा जनाउनु।
५. प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी शुरु मिसिल बीरगंज भन्सार कार्यालयमा पठाई रेकर्ड मिसिल नियमानुसार अभिलेख शाखामा बुझाईदिनु।

टेकप्रसाद ढुङ्गाना
(अध्यक्ष)

उक्त रायमा मेरो सहमत छ।

(पुष्पप्रसाद गुरागाई)
(लेखा सदस्य)

फैसला तयारीमा सहयोग गर्नुहुने:-

शाखा अधिकृत: खेमकुमारी बस्नेत

टिपोट गर्ने: कम्प्युटर अपरेटर प्रदिप तिवारी

इति सम्बत २०७९ साल पौष २८ गते रोज ५ शुभम.....

फैसला प्रमाणिकरण मिति:

फैसला प्रमाणिकरण गर्ने सदस्य:

राजस्व न्यायाधिकरण काठमाडौं मुकाम ललितपुरको छाप: